

Ref. No.:

Date:

(AFFIDAVIT OF FINANCIAL SUPPORT)

I, the undersigned, Mr./Ms., holder of Nepali Citizenship Certificate No. / National Identity Card No., and Nepali Passport No., grandson/granddaughter of Mr. and Mrs., son/daughter of Mr. and Mrs., aged years, and permanent resident of, do hereby solemnly affirm and declare as follows:

1. That my son/daughter, Mr./Ms., holder of Nepali Citizenship Certificate No., National Identity Card No., and Nepali Passport No., is seeking admission to pursue the degree of at the (Name of College/University) located in (Country).
2. That I hereby undertake and guarantee to provide full financial support for my son/daughter, Mr./Ms., covering all educational expenses, including college/university tuition fees, accommodation, living and other personal expenses, for the entire duration of his/her studies at the said institution.
3. That this affidavit is executed in good faith with full knowledge of the legal obligations and the consequences that may arise from any false statement or misrepresentation contained herein.

Right thumb of applicant	Left thumb of applicant
--------------------------	-------------------------

Name:

Signature:

It is, hereby, verified that the applicant was physically present and signed this affidavit before me.

(.....)
Ward Chairman

द्रष्टव्य: जानकारीको निमित्त (यसलाई प्रिन्ट गर्नु पर्दैन)

१. यो Document सम्बन्धित वडा कार्यालयबाट अंग्रेजी लेटर हेडमा तयार गरी सम्बद्ध अधिकारीको सही र कार्यालयको छाप लगाउनुपर्छ ।
२. यो Document कन्सुलर सेवा विभागमा प्रमाणीकरणका लागि पेश गर्नुअघि सम्बन्धित गाउँपालिका/नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा पञ्जीकरण शाखा हेर्ने अधिकृतस्तरको शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृतस्तरको कर्मचारीबाट रुजु प्रमाणित गराउनु पर्छ ।
३. कन्सुलर प्रमाणीकरणका लागि विभागमा यो Document को रुजु प्रमाणित सक्कल प्रति र सोको प्रतिलिपि, सम्बन्धित व्यक्तिको नागरिकताको/ राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, शिक्षा मन्त्रालयबाट जारी भएको No Objection Letter को प्रतिलिपि र वडा कार्यालयमा राजस्व तिरेको रसिदको प्रति संलग्न गर्नुपर्नेछ ।
४. यो Document सम्बन्धित वडा कार्यालयबाट जारी भएको ३ महिना भित्र विभागबाट प्रमाणीकरण गर्नुपर्नेछ ।